

## .....गाउँ/नगरपालिका

गण्डकी प्रदेश

## (तहवृद्धि आवेदन फारम)

(न्यूनतम सेवा अवधि र कार्यसम्पादन मूल्याङ्कनको आधारमा हुने तहवृद्धिको लागि)

## १. सूचनाको विवरणः

तहवृद्धिको सूचना नम्बर:-	तहवृद्धि हुने तह:-
सेवा:-	समूह:-
उपसमूह:-	पद:-

## २. उम्मेदवारको विवरणः

उम्मेदवारको नाम, थर(देवनागरीमा):- .....	उम्मेदवारको हालसालै खिचेको फोटो टाँसी कार्यालय/महाशाखा प्रमुखबाट प्रमाणित गर्नुपर्ने।
उम्मेदवारको नाम, थर(अंग्रेजी ठूलो अक्षरमा):-.....	
ठेगाना:- .....	वहाल रहेको कार्यालय:- .....
बाबुको नाम:- .....	हालको सेवा:- .....
आमाको नाम:- .....	समूह/उपसमूह:-.....
बाजेको नाम:- .....	पद:- .....
नागरिकता नम्बर:- .....	कर्मचारी संकेत नम्बर:- .....
जारी जिल्ला:- .....	पान नम्बर:- .....
मोबाइल नम्बर:-.....	ईमेल ठेगाना:-.....

### ३. सेवाको विवरणः (शुरुदेखि हालसम्मको)

४. हालको तहमा वा समायोजन हुनु भन्दा पहिलाको समान तहको पदमा तहवृद्धिको लागि आवेदन दिन पाउने अन्तिम मितिमा पुग्ने सेवा अवधि:- .....वर्ष, .....महिना, .....दिन।

५. स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश, २०७९ को दफा ३२ अनुसार तहवृद्धिको लागि योग्य भएको/नभएको अवस्था:- (उपयुक्त बक्समा चिन्ह लगाउनुहोस्)

क) तपाईं हाल निलम्बनको अवधिमा रहनुभएको छ  / छैन  ।

ख) तपाईंले नसिहत पाउनुभएको भए तीन महिना वितेको छ  / छैन  ।

ग) तपाईं हाल बढुवा रोका भएको अवधिमा हुनुहुन्छ? छ  / छैन  ।

घ) तपाईंको हाल तलबवृद्धि रोका भएको छ  / छैन  ।

ङ) नियमानुसार तपाईंले सेवा /समूह परिवर्तन गर्नुभएको भए तीन वर्ष पुगेको छ  / छैन  ।

च) पेशासँग सम्बन्धित व्यवसायी परिषद्ले हाल तपाईंलाई निलम्बन गरेको छ  / छैन  ।

६. माथि उल्लिखित विवरणमा कुनै कुरा झुट्टा लेखिएको ठहरे कानून बमोजिम सहुँला/ बुझाउँला भनी सहीछाप गर्ने:-

कर्मचारीको नाम, थर:-

संकेत नम्बर :-

पद :-

सही र मिति :-

ल्याप्चे सहीछाप	
दायाँ	बायाँ

७. उपरोक्त व्यहोरा कार्यालयमा रहेको निजको रेकर्ड अनुसारको हो र यसमा निजले मेरो रोहबरमा सहीछाप गरेको ठीक साँचो हो भनी प्रमाणित गर्ने कार्यालय/महाशाखा प्रमुखको:-

नाम :-

संकेत नम्बर :-

दस्तखत :-

मिति :-

कार्यालयको छाप

#### ८. तहवृद्धिको निर्णय (कार्यालय प्रयोजनको लागि मात्र)

- (क) आवेदक कर्मचारीले समायोजन हुनु पूर्व र समायोजन पश्चात गरी हालको तहमा पूरा गरेको सेवा अवधि:- ..... वर्ष, ..... महिना, ..... दिन।
- (ख) आवेदक कर्मचारीको पछिल्लो पाँच वर्षको कार्यसम्पादन मूल्याङ्कन बापत प्राप्त गरेको अंक र सोको औषत:-
- (अ) आर्थिक वर्ष २०७८/७९ को अंक .....
  - (आ) आर्थिक वर्ष २०७७/७८ को अंक .....
  - (इ) आर्थिक वर्ष २०७६/७७ को अंक .....
  - (ई) आर्थिक वर्ष २०७५/७६ को अंक .....
  - (उ) आर्थिक वर्ष २०७४/७५ को अंक .....
- (ग) उपरोक्त बमोजिम पाँच आर्थिक वर्षको कार्यसम्पादन मूल्याङ्कन बापत प्राप्त औषत अंक.....। आवेदक कर्मचारीको स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश, २०७९ को दफा २८ को उपदफा (१) बमोजिमको तोकिएको न्यूनतम सेवा अवधि र कार्यसम्पादन मूल्याङ्कनको अंक प्राप्त गरेको देखिएकोले निजलाई हाल कार्यरत तहबाट समान सेवा, समूह, उपसमूह र पदमा एकत्रह वृद्धि गर्ने निर्णय गरिएको छ।

निर्णय मिति:-

तहवृद्धि हुने तह:-

समूह/उपसमूह:-

तहवृद्धिको निर्णय लागू हुने मिति:-

सेवा:-

पद:-

.....  
तहवृद्धिको सिफारिस गर्ने

(स्थानीय तहको प्रशासन महाशाखा प्रमुख)

नाम:-

कर्मचारी संकेत नम्बर:-

श्रेणी/तह:-

.....  
तहवृद्धिको निर्णय गर्ने

(स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत)

नाम:-

कर्मचारी संकेत नम्बर:-

(स्थानीय तहको छाप)

.....गाउँ/नगरपालिका

## गाउँ/नगर कार्यपालिकाको कार्यालय

गण्डकी प्रदेश

## तहवृद्धि (स्वास्थ्य सेवा तर्फ) आवेदन फाराम

(न्यूनतम सेवा अवधि र कार्यसम्पादन मूल्याङ्कनको आधारमा हुने तहवृद्धिको लागि)

## १. सूचनाको विवरणः

तहवृद्धिको सूचना नम्बर:-	तहवृद्धि हुने तह:-
सेवा:-	समूह:-
उपसम्हः-	पद:-

## २. उम्मेदवारको विवरणः

उम्मेदवारको नाम, थर(देवनागरीमा):- .....	उम्मेदवारको हालसाले खिचेको फोटो टाँसी कार्यालय/महाशाखा प्रमुखबाट प्रमाणित गर्नुपर्ने।
उम्मेदवारको नाम, थर(अंग्रेजी ठूलो अक्षरमा):-.....	
ठेगाना:- .....	वहाल रहेको कार्यालय:- .....
बाबुको नाम:- .....	हालको सेवा:- .....
आमाको नाम:- .....	समूह/उपसमूह:-.....
बाजेको नाम:- .....	पद:- .....
नागरिकता नम्बर:- .....	कर्मचारी संकेत नम्बर:- .....
जारी जिल्ला:- .....	पान नम्बर:- .....
मोबाइल नम्बर:-.....	ईमेल ठेगाना:-.....

### ३. सेवाको विवरण (शुरुदेखि हालसम्मको)

४. हालको तहमा वा समायोजन हुनु भन्दा पहिलाको समान तहको पदमा तहवृद्धिको लागि आवेदन दिन पाउने अन्तिम मितिमा पुग्ने सेवा अवधि:- .....वर्ष, .....महिना, .....दिन।

५. स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश, २०७९ को दफा ३२ अनुसार तहवृद्धिको लागि योग्य भएको/नभएको अवस्था:- (उपयुक्त वक्समा चिन्ह लगाउनुहोस्)

क) तपाईं हाल निलम्बनको अवधिमा रहनुभएको छ  / छैन  ।

ख) तपाईंले नसिहत पाउनुभएको भए तीन महिना बितेको छ  / छैन  ।

ग) तपाईं हाल बढुवा रोका भएको अवधिमा हुनुहुन्छ? छ  / छैन  ।

घ) तपाईंको हाल तलबवृद्धि रोका भएको छ  / छैन  ।

ड) नियमानुसार तपाईंले सेवा /समूह परिवर्तन गर्नुभएको भए तीन वर्ष पुगेको छ  / छैन  ।

च) पेशासँग सम्बन्धित व्यवसायी परिषद्ले हाल तपाईंलाई निलम्बन गरेको छ  / छैन  ।

६. माथि उल्लिखित विवरणमा कुनै कुरा झुट्टा लेखिएको ठहरे कानून बमोजिम सहुँला/ बुझाउँला भनी सहीछाप गर्ने:-

कर्मचारीको नाम:-

संकेत नम्बर:-

पद:-

सही र मिति:-

ल्याप्चे सहीछाप	
दायाँ	बायाँ

७. उपरोक्त व्यहोरा कार्यालयमा रहेको निजको रेकर्ड अनुसारको हो र यसमा निजले मेरो रोहबरमा सहीछाप गरेको ठीक साँचो हो भनी प्रमाणित गर्ने कार्यालय/महाशाखा प्रमुखको:-

नाम:-

संकेत नम्बर:-

दस्तखत:-

मिति:-

कार्यालयको छाप

#### ८. तहवृद्धिको निर्णय (कार्यालय प्रयोजनको लागि मात्र)

- (क) आवेदक कर्मचारीले समायोजन हुनु पूर्व र समायोजन पश्चात गरी हालको तहमा पूरा गरेको सेवा अवधि:- ..... वर्ष, ..... महिना, ..... दिन।
- (ख) आवेदक कर्मचारीको पछिल्लो दुई वर्षको कार्यसम्पादन मूल्याङ्कन बापत प्राप्त गरेको अंक र सो को औषत:-
- (अ) आर्थिक वर्ष २०७८/७९ को अंक .....
- (आ) आर्थिक वर्ष २०७७/७८ को अंक .....
- (इ) औषत अंक .....
- (ग) उपरोक्त बमोजिम दुई आर्थिक वर्षको कार्यसम्पादन मूल्याङ्कन बापत प्राप्त अंकको स्तर.....। आवेदक कर्मचारीको स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश, २०७९ को दफा २८ को उपदफा (२) बमोजिमको तोकिएको न्यूनतम सेवा अवधि र कार्यसम्पादन मूल्याङ्कनमा कम्तिमा उत्तम अंक प्राप्त गरेको देखिएकोले निजलाई हाल कार्यरत तहबाट समान सेवा, समूह, उपसमूह र पदमा एकत्रह वृद्धि गर्ने निर्णय गरिएको छ।

निर्णय मिति:-

तहवृद्धि हुने तह:-

समूह/उपसमूह:-

तहवृद्धिको निर्णय लागू हुने मिति:-

सेवा:-

पद:-

.....  
तहवृद्धिको सिफारिस गर्ने

(स्थानीय तहको प्रशासन महाशाखा प्रमुख)

नाम:-

कर्मचारी संकेत नम्बर:-

श्रेणी/तह:-

.....  
तहवृद्धिको निर्णय गर्ने

(स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत)

नाम:-

कर्मचारी संकेत नम्बर:-

(स्थानीय तहको छाप)

.....गाउँ/नगरपालिका

## गाउँ/नगरकार्यपालिकाको कार्यालय

गण्डकी प्रदेश

### (दरबन्दी सहित तह कायम आवेदन फाराम)

(स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश को दफा १ को उपदफा (१), (२) र (३) अनुसार दरबन्दी  
मिलान भई स्वतः माथिल्लो तह कायम हुने पदको लागि)

#### १. सूचनाको विवरण

तह कायम सूचना नम्बर:-	तहकायम हुने तह:-
सेवा:-	समूह:-
उपसमूह:-	पद:-

#### २. कर्मचारीको विवरण

उम्मेदवारको नाम, थर(देवनागरीमा):- .....	उम्मेदवारको हालसालै खिचेको फोटो टाँसी कार्यालय/महाशाखा प्रमुखबाट प्रमाणित गर्नुपर्ने।
उम्मेदवारको नाम, थर(अंग्रेजी ठूलो अक्षरमा):-.....	
ठेगाना:- .....	वहाल रहेको कार्यालय:- .....
बाबुको नाम:- .....	हालको सेवा:- .....
आमाको नाम:- .....	समूह/उपसमूह:-.....
बाजेको नाम:- .....	पद:- .....
नागरिकता नम्बर:- .....	कर्मचारी संकेत नम्बर:- .....
जारी जिल्ला:- .....	पान नम्बर:- .....
मोबाइल नम्बर:-.....	ईमेल ठेगाना:-.....
प्रदेश/लोक सेवा आयोग/ पदपूर्ति समितिको विज्ञापन नम्बर:-.....	विज्ञापन प्रकाशित मिति:-.....
हालको पदमा सिफारिस सूचना नम्बर र मिति :-.....	
हालको पदमा स्थायी नियुक्ति लागू भएको मिति:-.....	

### ३. सेवाको विवरण(शुरुदेखि हालसम्मको)

४. माथि उल्लिखित विवरणमा कुनै कुरा झुझा लेखिएको ठहरे कानून बमेजिम सहुँला/ बुझाउँला भनी

## सहीछाप गर्ने:-

### कर्मचारीको नाम.यर:-

## संकेत नम्बरः-

पदः-

## सही र मिति:-

ल्याप्चे सहीछाप
दायां                          बायां

५.उपरोक्त व्यहोरा कार्यालयमा रहेको निजको रेकर्ड अनुसारको हो र यसमा निजले मेरो रोहबरमा सहीछाप गरेको ठीक हो भनी प्रमाणित गर्ने कार्यालय/महाशाखा प्रमुखको:-

नाम, थर:-

### संकेत नम्बरः-

### **दस्तखत:-**

**मिति:-**

## कार्यालयको छाप

#### ८. तहवृद्धिको निर्णय (कार्यालय प्रयोजनको लागि मात्र)

आवेदक कर्मचारीको स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश, २०७९ को दफा ९ को उपदफा ..... बमोजिम समायोजन/नियुक्ति भएको देखिएकोले हाल कार्यरत ..... दरबन्दी स्वतः ..... दरबन्दीमा कायम हुनेगरी निजलाई हाल कार्यरत तहबाट देहायबमोजिम समान सेवा, समूह, उपसमूहमा एकत्र हुनेगरी निर्णय गरिएको छ।

कार्यपालिकाको निर्णय मिति:-

तहवृद्धि हुने तह:-

समूह/उपसमूह:-

तहवृद्धिको निर्णय लागू हुने मिति:-

सेवा:-

पद:-

.....  
(.....)

प्रमुख प्रशासकीय अधिकृत

..... कार्यपालिकाको कार्यालय

(स्थानीय तहको छाप)